

पुन समाज यु.के.को १४औं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न

पुन समाज यु.के.को १४औं वार्षिक साधारण सभा ०८ जनवरी २०२२ मा भब्यताका साथ सम्पन्न भएकोछ।

कोभिड महामारीलाई मध्यनजर राख्दै भर्चुअल प्रबिधी मार्फत आयोजना भएको साधारण सभामा संस्थापक तथा भुतपुर्व अध्यक्षहरु, सल्लाहकारहरु, शाखासमितिहरु, क्षेत्रियप्रतिनिधिहरु, महिलासमिती, पुन युथ क्लब लगायत समाजका आजीवन सदस्यहरुको उल्लेखनिय उपस्थिती रहेको थियो।


पुन समाज यु.के. को १४औं वार्षिक साधारण सभा ०८ जनवरी २०२२ मा भब्यताका साथ सम्पन्न भएकोछ।

कोभिड महामारीलाई मध्यनजर राख्दै भर्चुअल प्रबिधी मार्फत आयोजना भएको साधारण सभामा संस्थापक तथा भुतपुर्व अध्यक्षहरु, सल्लाहकारहरु, शाखासमितिहरु, क्षेत्रियप्रतिनिधिहरु, महिलासमिती, पुन युथ क्लब लगायत समाजका आजीवन सदस्यहरुको उल्लेखनिय उपस्थिती रहेको थियो।

पुन समाज यु.के. का अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा आयोजित सभामा समाजका सचिब राम बहादुर तिलिजाले भर्चुअल प्रबिधी संचालक समाजको तर्फ देखी हेल्थ एण्ड सेफटी सहित स्वागत मन्तव्य, समाजका महासचिब रुद्र पुनले कार्यक्रम संचालन र सचिब टक बहादुर तिलिजाले निर्णयहरुको माईन्युट गर्नु भएको थियो।

मोनायु .के.को अध्यक्षमा निर्वाचित समाजका आजिबन सदस्य कुमार फगामी, मोना आई.सि.सि. उपाध्यक्षमा निर्वाचित समाजका आजीवन सदस्य जडग बहादुर पुन, पुन समाज नेपाल केन्द्रिय समितीको उपाध्यक्षमा निर्वाचित समाजका आजीवन सदस्य राजु पुन र नेपाली कांग्रेस म्याग्दी जिल्लाको अध्यक्षमा निर्वाचित समाजका आजीवन सदस्य खम्बिर गर्बुजा लाई पुन समाज यु.के.को तर्फ देखी सम्मान, बधाई र शुभकामना दिदै सुरुभएको सभाको पहिलो चरण कार्यक्रमा समाजका महासचिब रुद्र पुन बाट वार्षिक प्रतिबेदन र कोषाध्यक्ष धन बहादुर पाईजा पुनको अनुमतिमा सचिब राम बहादुर तिलिजाले आर्थिक प्रतिबेदन र शाखा अध्यक्ष, महिला समिती अध्यक्ष, युवा समितीका संयोजक र क्षेत्रिय प्रतिनिधिहरुले आ-आफ्नो प्रतिबेदनहरु प्रस्तुत गर्नु भएकोमा उपस्थित सबै सदस्यहरुको केही सुझाबहरु सहित सबै प्रतिबेदनहरु पारीत भएको थियो।

सभाको दोश्रो चरण कार्यक्रमा समाजका महासचिबले छलफलको समाजको कोषको संचालन, कोष अडिट गर्ने, कोरोमानो संचालन र बिभागीय निर्देशिकाहरु लगायत बिभिन्न बिषयहरु प्रस्ताब गर्नुभएको थियो।



बिधान समितीले बिधानमा भएको बिषयहरुको व्याख्या र केही सुझाब लगायत मेडिया बिभागले पनि मेडिया बिभाग अन्तर्गत रहेका फेस-बुक पेज, भाईबर ग्रुप र समाजको वेबसाईटको बिषयहरुमा बिभिन्न सुझाब हरुराखेका थिए।

त्यस्तै युवा समिति र महिला समितीले पनि आ-आफ्नो कार्यक्रमहरुको बारेमा सुझाब सहित केहि प्रस्ताबहरु राख्नु भएको थियो।

उल्लेखित बिभाग, समिती र क्लबहरु लगायत महासचिब द्वारा प्रस्तुत प्रस्ताबहरुमा ब्रिहत छलफल गरी उपयुक्त निर्णयहरु पारीत भएकोछ। उक्त पारीत लिखित निर्णयहरु महासचिबको तर्फबाट सबै सदस्यहरुमा जानकारी हुनेछ।

अन्तमा, बेलायत स्थित कोलचेस्टर निवासी रिटायर्ड क्याप्टेन उमेश पुन र रुपा पुनकि छोरी नायिका दिया पुनले यही अप्रिल २०२२ मा आफ्नै निजी खर्चमा संसारको अग्लो

हिमालयन शिखर सगरमाथा चढ्न जानुहुने भएकोले पुन समाज यु.के.का अध्यक्ष धन बहादुर पुनले समाजको तर्फ देखी वहाँको सफलताको शुभकामना सहित १४औं वार्षिक साधारण सभामा उपस्थित सबैमा धन्यवाद ब्यक्त गर्दै सभाको समापन गर्नु भएको थियो।

मेडिया बिभाग
पुन समाज युके